



कृष्णनगर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कृष्णनगर, -कपिलवस्तु

(५ न. प्रदेश, नेपाल)

फोन न. ०७६५२०१४७

फ्याक्स न. ०७६५२०६८४

पत्र संख्या: ०७४/०७५

चलानी नम्बर :

मिति: २०७४/७/२०

आन्तरिक आय संकलन सम्बन्धि शिलबन्दी बोलपत्र आव्हानको सुचना

कृष्णनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको नगर सभाको निर्णय बमोजिम तपसिलमा उल्लेखित आय शिर्षकहरूमा निम्न अनुसारको न्यूनतम ठेक्का अंकमा नघटने गरि आ.व.२०७४/०७५ को बाँकि अवधी (२०७४ को मंसिर महिनादेखि २०७५ अषाढ महिना सम्मको) लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म/व्यक्तिहरूबाट आफुले लिन चाहेको ठेक्काको बोलपत्र फारम दस्तुर फिर्ता नहुने गरि तपसिलमा उल्लेखित भएको म्यादभित्र बोलपत्र खरिद गरि आफुले कबोल गरेको ठेक्का अंकको ५ प्रतिशतका दरले हुने रकम नगद वा यस नगरपालिकाको नेपाल बैंक लिमिटेड कृष्णनगर स्थित धरौटी खाता नं. ०१४०३०००००००३०००००८ मा जम्मा गरेको सक्कलै भौचर वा १२० दिन सम्म म्याद भएको मान्यताप्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक जमानत बोलपत्रसाथ राखी निर्दिष्ट स्थानमा बोलपत्रदाताको सहिछाप गरि शिलबन्दी बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

शर्तहरू:

- बोलपत्र फारम र शर्तहरूको सूची यस कार्यालयको राजस्व शाखाबाट तोकिएको दस्तुर (पछि फिर्ता नहुने गरि) तिरी खरिद गर्न सकिने छ।
- बोलपत्र प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औं दिन सम्म कार्यालय समय भित्र र उक्त दिन बिदा परेमा सोको भोलि पल्ट कार्यालय समय भित्र यस कार्यालयको राजस्व शाखाबाट बोलपत्र खरिद गर्न सकिने छ।
- प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ औं दिन दिनको १२:०० बजे भित्र यस नगरपालिका कार्यालयमा बोलपत्र दर्ता गर्न सकिनेछ। दर्ता भएकै दिनको २:०० बजे बोलपत्र बोलदाता वा निजको प्रतिनिधिहरूको रोहबरमा खोलिने छ। बोलपत्र दाता वा निजहरूको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन।
- कार्यालयबाट बिक्री नभएको, बोलपत्रदाताको दस्तखत नभएको र शर्त राखी पेश भएको बोलपत्र मान्य हुने छैन।
- रित नपुगी वा म्याद नाघी आएको बोलपत्र उपर कुनै कारवाही हुने छैन।
- बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ।
- यसमा नपरेको अन्य कुराहरू प्रचलित ऐन, नियम अनुसार हुनेछ।
- यस सम्बन्धमा अन्य थप केहिह कुरा बुझ्नु परेमा यस कार्यालयको राजस्व शाखामा सम्पर्क गर्न सकिने छ।

तपसिल

क्र.स.	कर दस्तुरको विषय(शिर्षक)	कार्यालयको न्यूनतम अंक	बोलपत्र फारम दस्तुर
१.	कृष्णनगर बजार क्षेत्र हाटबजार कर संकलन	२,००,०००।०	३००।०
२.	कृष्णनगर न.पा.२ स्थित सुलभ शौचालय शुल्क संकलन	१,२४,०००।०	३००।०



पत्र संख्या: ०७४/०७५

चलानी नम्बर :

कृष्णनगर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कृष्णनगर, -कपिलवस्तु

(५ न. प्रदेश, नेपाल)

फोन न. ०७६५२०१४७

फ्याक्स न. +९७७ ७६५२०६८४

मिति: २०७४/७/२०